



स्वास्थ्य नीति २०७८

बागचौर नगरपालिका, सल्यान
कर्णाली प्रदेश
नेपाल

नगरपालिका स्तरीय स्वास्थ्य नीति २०७८

विषय सुचि

पेज नं.

१. पृष्ठभूमि	३
२. समिक्षा	३
२.१ बागचौर नगरपालिकाको संक्षिप्त परिचय	३
२.२ विगतमा गरिएका प्रयासहरू :	४
२.३ विद्यमान स्थिती तथा लक्ष	४
३. विद्यमान स्वास्थ्य समस्या, चुनौती र अवसरहरू	६
३.१ समस्याहरू :	६
३.२ चुनौतीहरू :	७
३.३ अवसरहरू :	७
४. नीतिको औचित्य, निर्देशक सिद्धान्त, भावि सोच, ध्येय, लक्ष्य र उद्देश्यहरू	८
४.१ औचित्य :	८
४.२ निर्देशक सिद्धान्तहरू :	८
४.३ भावी सोच :	८
४.४ ध्येय :	८
४.५ लक्ष्य :	८
४.६ उद्देश्यहरू :	८
५. नीतिहरू	९
६ प्रमुख रणनीतिहरू	१०
७ संस्थागत संरचना	२०
८. आर्थिक पक्ष	२१
९. अनुगमन र मूल्यांकन	२१
१०. जोखिम	२१
११. नीति कार्यान्वयनको कार्ययोजना	२१
१२. खारेजी	२२

बागचौर नगरपालिकाको स्वास्थ्य नीति २०७८

१. पृष्ठभूमि

नेपालको संविधान, २०७२ ले नागरिकको मौलिक हकको रूपमा आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने र आफ्नो स्वास्थ्य सेवा र उपचारको सम्बन्धमा जानकारी पाउने व्यवस्था गरेको अवस्थामा नगरपालिका अन्तर्गतका सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने र आधारभूत स्वास्थ्य सेवाको सुनिश्चित गर्नु स्थानिय सरकारको दायित्व रहेको छ। संघिय संरचना अनुसार स्वास्थ्य सेवा व्यवस्थापनको लागि हाल भएको मानव संसाधन, सिप र दक्षताको उच्चतम उपयोग गरी स्वास्थ्य सेवा जस्तो सम्बेदनशिल क्षेत्रमा विगतमा हाँसिल भएका उपलब्धिहरूलाई संस्थागत गर्दै स्वास्थ्य सेवालाई थप जवाफदेही र मर्यादित बनाई सहज र सर्वसुलभ पहुँचको व्यवस्थापन गर्नु आवश्यक छ। स्वास्थ्य क्षेत्रमा भएका प्रगतिहरूलाई विकासका प्रमुख सूचकहरूको रूपमा लिइन्छ। नगरपालिका भित्र गरिब, दुरदराजका नागरिकहरू अझै पनि आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित रहेको अवस्था छ। त्यसैगरी गुणस्तरीय स्वास्थ्य सेवा मार्फत मानव विकास सुचाङ्कमा सुधार ल्याई नगरपालिकाको समग्र विकासको लागि प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्था गर्न आवश्यक देखिएको छ।

नगरपालिका भित्र मातृ तथा नवजात शिशु स्वास्थ्यमा उल्लेख्य सुधार गरी मृत्यु दरलाई वाञ्छित तहसम्म घटाउनु, बढ्दै गएको नसर्ने रोगको प्रकोप रोकथाम तथा नियन्त्रण गर्नु र कुनै पनि बेला हुनसक्ने स्वास्थ्य सम्बन्धी विपदको पुर्व तयारी तथा व्यवस्थापन गर्नु, जेष्ठ नागरिक, शारीरिक र मानसिक अपाङ्गता भएका व्यक्ति, एकल महिला, खास गरी गरिब, सीमान्तकृत र जोखिममा रहेका समुदायलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ र पहुँच योग्य बनाउनु नगरपालिकाको दायित्व भित्र पर्दछ।

वर्तमान संघीय संरचना अनुसार सबै स्थानीय तहका हरेक वडामा एक स्वास्थ्य संस्था स्थापना गर्न, पालिका स्तरिय अस्पताल निर्माण एवम् संचालन, जनउत्तरदायी एवं कुशल व्यवस्थापनको माध्यमबाट आवश्यक सबै स्रोत र साधनको अधिकतम परिचालन गरी स्वास्थ्य सेवा प्रणालीको विकास, विस्तार र सुधार गर्दै विद्यमान तथा सम्भावित नयाँ चुनौतीहरूलाई सही ढङ्गले सम्बोधन गरेर नगरपालिका बासीहरूको स्वास्थ्य प्रवर्धन, संरक्षण, सुधार र पुनर्स्थापन गर्न बागचौर नगरपालिकाको स्वास्थ्य नीति २०७८ तयार गरी लागू गरिएको छ।

२. समिक्षा

२.१ बागचौर नगरपालिकाको संक्षिप्त परिचय

बागचौर नगरपालिका सल्यान जिल्लाको पुर्वी भागमा अवस्थित एक नगरपालिका हो। यस नगरपालिकाको पुर्वमा रोल्पा जिल्ला, पश्चिममा सिद्धकुमाख गाउँपालिका र शारदा नगरपालिका, उत्तरमा दार्मा गाउँपालिका तथा रुकुम पश्चिम र दक्षिणमा छत्रेश्वरी गाउँपालिका रहेको छ। यस नगरपालिकाका नामाकरण परापूर्वकालदेखि चल्दै आएको किवदन्तीको अनुसार यस क्षेत्रमा घनाजंगल र बाघ बढि पाइने भएकोले पालिका नाम पनि सोहि अनुसार बागचौर रहन पुगेको जनविश्वास रहेको छ। साविकका थारमारे, कोटमौला, कोटबारा, पिपलनेटा, बाफुखोला र शिवरथ गरी ६ वटा गाविसहरू समावेश गरी यस नगरपालिकाको निर्माण गरिएको हो।

वि.सं. २०६८ को राष्ट्रिय जनगणना पश्चात बागचौर नगरपालिकाद्वारा वि.सं. २०७६ मा घरधुरी सर्वेक्षण गरिएको थियो। यस घरधुरी सर्वेक्षणको अनुसार कुल घरधुरी ६७९७ र कुल जनसंख्या ३६४३२ रहेको छ। जसमध्ये पुरुष ४९.६४

प्रतिशत तथा महिला ५०.३६ प्रतिशत रहेको छ । भण्डै १६३.१४ वर्ग कि.मी. क्षेत्रफल रहेको यस बागचौर नगरपालिकाको जनघनत्व २२३ रहेको छ भने प्रति परिवार औषत जनसंख्या ५.३६ रहेको छ । २०७६ को जनगणना अनुसार ५ वर्ष वा सो भन्दा माथिको जनसंख्यालाई आधार मान्दा यस पालिकाको साक्षरता दर ६९.११ प्रतिशत रेको छ । यसैगरी जातिगत विवरणलाई हेर्दा सबैभन्दा बढि क्षेत्री (७५.०७%) त्यसपछि क्रमश कामी (१०.००%), मगर (५.०२%) ब्राम्हण (३.१७ %), दमाडू (२.४२ %), सार्की (१.२९ %) तथा अन्य (३.०१ %) जातिको बाहुल्यता रहेको छ ।

२.२ विगतमा गरिएका प्रयासहरु

यस बागचौर नगरपालिकामा मानव सभ्यताको विकास क्रमसंगै विभिन्न सामाजिक तथा साँस्कृतिक मूल्य मान्यता र व्यक्तिगत ज्ञान सीपमा आधारित उपचार पद्धतिबाट विकास हुँदै आएको भएता पनि औपचारिक रुपमा आधुनिक चिकित्सा सेवा प्रणालीको शुरुवात वि.सं २०३१ सालमा साविकको कोटमौला गा.वि.स.मा कोटमौला स्वास्थ्य चौकी स्थापना पछि भएको मान्न सकिन्छ । उक्त स्वास्थ्य चौकीले तत्कालिन अवस्थामा ठुलो क्षेत्रफललाई समेटेर सेवा दिने गरेको थियो । वि.सं. २०४८ को राष्ट्रिय स्वास्थ्य नीतिले आधारभूत स्वास्थ्यमा सबैको पहुँच पुऱ्याउने उद्देश्यले तत्कालीन सबै गाउँ विकास समितिहरूमा उपस्वास्थ्य चौकी, इलाकाहरूमा स्वास्थ्य चौकी, प्रत्येक निर्वाचन क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रहरू स्थापना गर्ने रणनीति अनुरूप वि.सं २०५० पछि तत्कालिन थारमारे गाविसमा प्राथमिक स्वास्थ्य सेवा केन्द्र र अन्य पिपलनेटा, बाफुखोला, शिवरथ, कोटबारा गाविसहरूमा उप स्वास्थ्य चौकी स्थापना गरिएको थियो जुन हाल स्वास्थ्य चौकीमा स्तरोन्नति भएका छन् ।

वि.स. २०६२/६३ को जनआन्दोलन पश्चात बनेको अन्तरिम संविधानले स्वास्थ्यलाई जनताको आधारभूत अधिकारको रुपमा स्थापित गर्दै निःशुल्क स्वास्थ्य सेवाको अवधारणालाई विकसित गरे अनुरूप नगरपालिका अर्न्तगतका स्वास्थ्य संस्थाहरूबाट अत्यावश्यक निःशुल्क उपचार सेवा शुरु गरी नगरवासीको स्वास्थ्यको हक सुनिश्चित गर्ने प्रयास गरेको छ । नेपालको संविधान २०७२ ले निःशुल्क आधारभूत स्वास्थ्य सेवाका साथै आकस्मिक स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा निर्दिष्ट गरे बमोजिम निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई सर्वव्यापी पहुँच बढाउन आधारभूत स्वास्थ्य सेवा प्याकेज २०७५ तयार गरी स्थानिय तह समेतको जिम्मेवारी स्पष्ट पारि कार्यान्वयन गरिएको छ । संघीयता कार्यान्वयनका क्रममा स्थानिय तहको स्वास्थ्य क्षेत्रका जिम्मेवारीहरू पूरा गर्न नगरपालिका अर्न्तगत स्वास्थ्य शाखाको स्थापना गरिएको छ भने यस मातहतका स्वास्थ्य चौकीहरू हस्तान्तरण भएका छन् । नगरपालिकाको प्रयासमा प्रयोगशाला सहितको स्वास्थ्य सेवा प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा सञ्चालन भइराखेको छ यसै गरि साविकका स्वास्थ्य चौकी नरहेका वडाहरूमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू क्रमश स्थापना भई सञ्चालनमा आएका छन् ।

यस नगरपालिकामा स्वास्थ्यको क्षेत्रमा स्थानिय आवश्यकताका आधारमा नगर कार्यपालिकामार्फत समानीकरण अनुदान अर्न्तगतको रकम विनियोजन गरि प्रभावकारी कामहरू संचालन भई रहेको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न तथा स्वास्थ्य क्षेत्रमा गरेका उपलब्धिहरूलाई संरक्षण गर्दै आगामी दिनहरूमा उपलब्ध तथ्यहरूमा आधारित योजना निर्माण गर्न आवश्यक धरातल र बैधानिकता प्रदान गर्नका लागि नगरपालिकाले स्वास्थ्यको बस्तुस्थिति भल्कने गरि स्वास्थ्य प्रोफाईल तथा वार्षिक प्रतिवेदन तयार गर्ने गरेको छ ।

२.३. विद्यमान स्थिती तथा लक्ष

स्वास्थ्य मन्त्रालय एच एम आइ एस शाखा मार्फत प्राप्त आ.व.२०७७/७८ अनुमानित जनसंख्यालाई आधार मान्ने हो भने सल्यान जिल्लाको कुल जनसंख्याको करिब १४.१ प्रतिशत जनसंख्या बसोबास गर्ने यस बागचौर नगरपालिकाको जनघनत्व २२३ प्रतिवर्ग कि.मि. रहेको छ भने औषत परीवार संख्या ५.३६ जना रहेको छ । यस नगरपालिकामा आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न एक प्राथमिक स्वास्थ्य सेवा केन्द्र, ५ वटा स्वास्थ्य चौकी, ६ आधारभुत स्वास्थ्य केन्द्र, २० वटा गाँउघर क्लिनिक, २९ खोप क्लिनिक, ५४ जना महिला स्वास्थ्य स्वयम्सेविका कार्यरत छन् । नगरपालिका अर्न्तगत पाँचवटै परिवार नियोजनका साधन प्रदान गर्ने संस्था २ वटा तथा ६ वटा स्वास्थ्य संस्थामा सुचिकृत बर्थिड सेन्टरको रुपमा प्रसुती सेवा उपलब्ध छ । यसैगरी सुरक्षित गभिएपतन सेवा प्रदान गर्ने स्वास्थ्य संस्था १ रहेको छ । आ.व.

२०७६।७७ मा DHIS-2 मा प्रविष्ट गरिएको तथ्याङ्क अनुसार यस नगरपालिकाको कुल जनसंख्याको ७९ प्रतिशत जनसंख्याले बहिरंग सेवा लिएका र सो मध्ये ६५ प्रतिशत महिलाहरूले सेवा लिएको देखिन्छ। यस नगरपालिका अर्न्तगतका स्वास्थ्य संस्थाहरूमा ७४ जना स्वास्थ्यकर्मी द्वारा स्वास्थ्य सेवा प्रदान गरिदै आइएको छ। स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाबाट दिइएको आ.व. ०७७।७८ को अनुमानित जनसंख्यालाई आधार मानेर स्वास्थ्यकर्मी र जनसंख्याको अनुपात हेर्दा १६१४ जना जनसंख्यालाई १ जना प्यारामेडिक्स तथा १८४५ जना जनसंख्यालाई १ जना नर्स हुन आउँछ। यस नगरपालिकामा कार्यरत जम्मा ७४ जना स्वास्थ्यकर्मीहरू मध्ये नगरपालिका हाल २१ जना अ.न.मी. २४ जना पारामेडिक्स, १ जना चिकित्सक, १ जना ल्याव असिस्टेन्ट र १३ जना कार्यालय सहयोगीहरू करारमा भर्नागरी स्वस्थ सेवा दिई रहेको छ।

यस नगरपालिकामा बालविवाह, किशोरावस्थामा विवाह गर्ने तथा कम उमेरमा गर्भवति हुने संख्या उच्च रहेको छ। जसको परिणाम स्वरुप कम तौलको शिशु जन्मने, समय भन्दा अगाडि जन्मने, कुपोषण तथा मृत्युदर बढ्ने लगायत आमाहरूमा अन्य प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरू रहेका छन्। विगत केहि वर्ष देखि स्वास्थ्य संस्थामा सुत्केरी गराउने आउनेको संख्यामा बृद्धि भएता पनि गुणस्तरयुक्त प्रसुति सेवाको अझै अभाव रहेको छ भने पूर्वाधारको कमी, सामाजिक साँस्कृतिक मूल्य मान्यताहरू आदि कारणहरूले गर्दा स्वास्थ्य संस्थाहरूमा सुत्केरी हुन आउने महिलाको संख्यामा बृद्धि हुन सकेको छैन। यस नगरपालिकामा ८४ प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप पाएका छन्।

केही महत्वपूर्ण स्वास्थ्य सूचकहरूलाई राष्ट्रिय तथा प्रादेशिक सूचकसँग तुलना गरी दीगो विकास लक्षको आधारमा बागचौर नगरपालिकाले लिएको सन् २०२५ सम्मको पञ्च वर्षिय लक्ष देहाय बमोजिम प्रस्तुत गरिएको छ।

सि.नं.	सूचकहरू	राष्ट्रिय तथ्याङ्क NDHS 2016	प्रादेशिक तथ्याङ्क NDHS 2016	बागचौर नगरपालिकाको तथ्याङ्क DHIS-2			नगरपालिकाको पञ्चवर्षीय लक्ष २०२५	विकास लक्ष्य २०३०	कैफियत
				२०७४ /७५	२०७५ / ७६	२०७६ / ७७			
१	प्रथम पटक गर्भजाच गराउने महिलाको प्रतिशत (कुनैपनि बेला)			१०८	१०१	९६	१००		
२	सिफारिस गरिए अनुसार ४ पटक गर्भजाच गराउने महिलाको प्रतिशत	५८.८	६२	७०	६७	६५	७८	९०	
३	सुत्केरी पश्चात ३ पटक जाच गराउने महिलाको प्रतिशत	५७.३	२४	१३	३	७	६०	९०	
४	परिवार नियोजनका आधुनिक साधनहरूको प्रयोग गरिरहेका १५ देखि ४९ वर्षका विवाहित महिलाहरूको प्रतिशत	४३	१८	१५	१४	१५	३०	६०	
५	संस्थागत प्रसुतीको प्रतिशत	५७.४	५९	७०	६३	६५	७८	९०	

सि. नं.	सुचकहरू	राष्ट्रिय तथ्याङ्क NDHS 2016	प्रादेशिक तथ्याङ्क NDHS 2016	बागचौर नगरपालिकाको तथ्याङ्क DHIS-2			नगरपालिकाको पञ्चवर्षीय लक्ष २०२५	विकास लक्ष्य २०३०	कैफियत
				२०७४ /७५	२०७५ / ७६	२०७६ / ७७			
६	सबै आधारभूत खोप पाएका बच्चाहरूको प्रतिशत (पूर्ण खोप)	७८	७५	८३	८९	८४	१००		
७	२ वर्ष मुनिका कुपोषित बालबालिकाहरूको संख्या			३५	४२	२७			

उल्लेखित सुचकहरूमा समग्रमा नेपाल तथा प्रदेशको उल्लेखनीय सफलता हासिल गरिसकेको अवस्थालाई तुलना गर्दा पालिकाको अवस्था केहि कमजोर देखिएको छ जसको पछाडि यस पालिकामा विभिन्न प्रकारका थुप्रै समस्या तथा चुनौतीहरूको विद्यमान रहेको छ। केही प्रमुख समस्या र चुनौतीहरू निम्नानुसार छन्।

३. विद्यमान स्वास्थ्य समस्या, चुनौती र अवसरहरू

३.१ समस्याहरू :

३.१.१ भौगोलिक विशिष्टता र समतामूलक हिसाबले स्वास्थ्य संस्थाहरूको अपेक्षित रूपमा व्यवस्था हुन नसकेकोले सबै तह, वर्ग र क्षेत्रका समुदायको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुरयाउन कठिनाई।

३.१.२ अबैध पनि महिलाहरू घरैमा सुत्केरी हुने, किशोरावस्थामै विवाह गर्ने र बच्चा जन्माउने गरेकाले मातृ तथा नवजात शिशु र पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरमा कमी आउन नसकेको।

३.१.३ ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका ब्यक्तिहरूको स्वास्थ्य उपचार, किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य, विद्यालय जाने उमेरका बालबालिकाको स्वास्थ्य प्रवर्द्धनका लागि आवश्यक स्वास्थ्य सेवाको व्यवस्थापन कमजोर रहेको।

३.१.४ स्वास्थ्य संस्थाहरूमा दरवन्दी अनुसारका स्वास्थ्यकर्मीहरू पूर्ति हुन नसकेको।

३.१.५ औषधी तथा औषधीजन्य सामग्रीहरूको नियमित आपूर्ति व्यवस्थापन, उचित भण्डारण र कोल्डचेनको प्रभावकारी व्यवस्थापनको अभावका कारणले आपूर्ति तथा वितरणमा सहज पहुँच हुन नसकेको।

३.१.६ नसर्ने खालका रोगहरू जस्तै: क्यान्सर, मुटु, मृगौला, मधुमेह र मानसिक रोगहरूको रोकथाम र नियन्त्रण गर्नमा कठिनाई।

३.१.७ केही स्वास्थ्य संस्थाहरूको भौतिक अवस्था कमजोर भएको, समयानुकूल सुधार गर्न नसकिएकोले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध हुन नसकेको।

३.१.८ गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा कमी र भौगोलिक विकटता एवं छरिएर रहेको वस्तीहरूको कारण सेवा प्राप्त गर्न जान कठिन भएको कारण नवजात शिशु, बाल स्वास्थ्य तथा मातृ स्वास्थ्य जस्ता सेवामा पनि अपेक्षित लक्ष्य हासिल हुन नसकेको।

३.१.९ स्वास्थ्य क्षेत्रमा भएको लगानीको समुचित सदुपयोग सहितको स्वास्थ्य सेवा र ऐन नियमका कार्यान्वयनको सम्बन्धमा नियमित र प्रभावकारी अनुगमनको कमी।

३.१.१० नगरपालिकाभित्र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सहभागीता व्यवस्थित गर्न नसकिएको ।

३.१.११ स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिहरूलाई आफ्नो भूमिका र जिम्मेवारी प्रति क्रियाशील गराई स्वास्थ्य संस्था स्तरबाट नै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको सुनिश्चितता गर्ने संयन्त्रको विकास गर्न नसकिएको ।

३.१.१२ नगरपालिका अर्न्तगत चिकित्सकीय एवम् विशेषज्ञ सेवा प्रदान गर्नका लागि संस्थागत विकास हुन नसकेको ।

३.१.१३ स्वास्थ्य सुचकहरूमा उल्लेख्य प्रगति हासिल हुन नसकेको तथा सुचकहरूमा दिइएको लक्ष बास्तविक जनसंख्या भन्दा अधिक रहेको देखिएको ।

३.२ चुनौतीहरू :

३.२.१ निजी क्षेत्रलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्दै सार्वजनिक निजी साभेदारीमा सर्वसुलभ स्वास्थ्य सेवाको विस्तार र स्तरोन्नती गर्नु ।

३.२.२ दूरदराज एवम् आर्थिक रूपले विपन्न नागरिकहरूमा सर्वसुलभ औषधी उपचार र स्वास्थ्य सेवाको सुनिश्चित गर्नु ।

३.२.४ बागचौर नगरपालिकाभित्र राज्यले अङ्गीकार गरेको आधारभूत एवम् आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई प्रत्येक नागरिकको घरदैलोमा पुऱ्याउनु ।

३.२.५ स्वास्थ्य क्षेत्रमा व्यक्तिगत रूपमा हुने खर्चलाई कम गर्नका लागि नागरिकहरूमा व्यवहार परिवर्तन गर्न र प्रबर्द्धनात्मक एवम् प्रतिकारात्मक उपचार सेवाको उपयोगितामा सुधार गर्नु ।

३.२.६ विद्यमान स्वास्थ्य संस्थाहरू र प्रत्येक वडामा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूको सेवाग्राही मैत्री पूर्वाधार विकास गरी गुणस्तरीय सेवा प्रवाहको पद्धतीको पुर्ण रूपमा स्थापना गर्नु ।

३.२.७ परम्परागत रूपमा अपनाईउदै आएका रूढीवादी विश्वास, मुल्य र मान्यताहरूलाई फड्को मार्दै स्वस्थ सामाजिक अभ्यासमा पूर्ण रूपले रुपान्तरण ल्याउनु ।

३.२.८ आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतीको अनुसन्धान, उत्पादन र प्रयोगमा ल्याउनु ।

३.३ अवसरहरू :

३.३.१ नगरपालिका सेवाको समानुपातिक वितरण, पहुँच र उपभोग बढाउन स्वास्थ्य क्षेत्रमा निजी तथा गैह्र सरकारी क्षेत्रसंगको साभेदारीलाई सदुपयोग गर्ने ।

३.३.२ नगरपालिका भित्रका सामाजिक, साँस्कृतिक तथा भौगोलिक विशिष्टताका आधारमा नीति तथा योजना निर्माण गरी कार्यन्वयन गर्ने ।

३.३.३ राजनैतिक परिवर्तन र संघियताको सन्दर्भमा स्थानीय स्तरबाटै स्रोत परिचालन र अनुगमन गर्ने ।

३.३.४ स्वास्थ्य क्षेत्रमा आधुनिक प्रविधिको पहुँचमा बृद्धि, एकिकृत सुचना प्रणालीलाई सुदृढीकरण गर्ने ।

४. नीतिको औचित्य, निर्देशक सिद्धान्त, भावि सोच, ध्येय, लक्ष्य र उद्देश्यहरू

४.१ औचित्य :

नगरपालिकाबासीहरूको स्वास्थ्य, सरसफाई एवम् प्रजनन स्वास्थ्य सम्बन्धिको हकलाई सुनिश्चित गर्न नेपालको संविधानले स्थानीय तहहरूको लागि प्रदत्त गरेको एकल अधिकार र तीन वटै तहका सरकारहरूको साभा अधिकारको प्रभावकारी एवम् सफल कार्यान्वयन गर्न मार्गनिर्देशीत हुन जरुरी छ। नगरपालिका भित्र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र नागरिकहरूमा स्वास्थ्य सेवाको उपयोगितालाई अभिवृद्धि गरी राष्ट्रिय नीति, प्रादेशिक नीति र नेपाल सरकारले अन्तराष्ट्रिय स्तरमा गरेका प्रतिबद्धताहरूलाई आत्मसात गर्दै नगरपालिकाभित्र स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ र व्यवस्थित गरी जवाफदेही र जन उत्तरदायी संगठनात्मक स्वास्थ्य संरचना निर्माण गर्नका लागि समेत स्वास्थ्य तथा सरसफाई नीतिको आवश्यकता रहेको छ।

४.२ निर्देशक सिद्धान्तहरू :

नगरवासीको स्वास्थ्य सम्बन्धि संविधान प्रदत्त हक र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नका लागि देहाय बमोजिमको निर्देशक सिद्धान्तहरूको आधारमा यो नीति लागु गरिएको छ।

४.२.१ आधारभुत तथा गुणस्तरीय स्वास्थ्य सेवा मौलिक अधिकार।

४.२.२ समतामूलक र सामाजिक न्यायमा आधारित स्वास्थ्य सेवा।

४.२.३ सार्वजनिक निजी साभेदारी।

४.२.४ वैकल्पिक चिकित्सा पद्धतीको संरक्षण, प्रवर्धन तथा अनुसन्धान।

४.२.५ समानता र जवाफदेहिता, नागरिकको सहभागिता।

४.२.६ बहुक्षेत्रीय समन्वय र सहकार्य।

४.३ भावी सोच :

नगरपालिकाका सबै नागरिकहरू स्वस्थ रही उत्पादनशील र गुणस्तरीय जीवन यापन गर्न सक्षम हुने।

४.४ ध्येय :

सामाजिक परिचालन तथा साभेदारी प्रवर्द्धन र सहकार्यमा उपलब्ध साधनस्रोतको यथोचित व्यवस्थापन गरी नागरिकहरूको स्वस्थ रहन पाउने मौलिक अधिकारको सुनिश्चितता गर्ने।

४.५ लक्ष्य :

गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रणालीको स्थापना गरी स्वास्थ्य सेवामा समावेशीता र समतामूलक पहुँचको सुनिश्चितता गर्ने।

४.६ उद्देश्यहरू :

- (क) नगरपालिकाका मातहतका सबै स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने गरी आवश्यक औषधी, उपकरण, प्रविधि र दक्ष स्वास्थ्यकर्मीहरू सहितको प्रभावकारी एवं जवाफदेहीपूर्ण स्वास्थ्य सेवा प्रणालीको स्थापना गर्ने,
- (ख) नगरपालिकाका नागरिकलाई संविधान प्रदत्त स्वास्थ्य सम्बन्धि अधिकारको उपभोग गर्न पाउने वातावरण सृजना गर्ने,
- (ग) स्वस्थ जीवन शैली, सरसफाइ, व्यवहार परिवर्तन र प्रभावकारी स्वास्थ्य सेवा मार्फत गाँउ/ नगरवासीको स्वास्थ्य प्रवर्द्धन गर्ने,

(घ) स्वास्थ्य क्षेत्रको आवश्यकता पहिचान, योजना तर्जुमा, ब्यावस्थापन र अनुगमनमा जनसहभागिता सुनिश्चित गर्ने,

(ङ) स्वास्थ्य सेवा प्रवाहमा सरकारी, नीजि, बहुपक्षीय साभेदारी तथा सहकार्य प्रवर्धन गर्ने ।

५. नीतिहरु

बागचौर नगरपालिकाको विशिष्टकृत भौगोलिक अवस्था तथा स्वास्थ्य सेवा सम्बन्धी समस्या र चुनौतिलाई सम्बोधन गर्दै नगरपालिकाका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाले देहाय बमोजिम नीतिहरु अवलम्बन गरेको छ

नीति ५.१ नगरपालिकाबासीलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गरिनेछ ।

नीति ५.२ नगरपालिकाबासीहरुमा स्वास्थ्य सेवाको पहुँचलाई सहजीकरण गर्न न्युनतम पूर्वाधार सहितको प्रतिकारात्मक, प्रबर्द्धनात्मक, निदानात्मक, सामान्य उपचार एबम् चिकित्सकीय सेवाको विस्तार र स्तरोन्नति गरिने छ ।

नीति ५.३ सुरक्षित मातृत्व, बाल स्वास्थ्य, किशोरावस्थाको स्वास्थ्य, प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवाको विकास र विस्तार गरी पहुँच सुनिश्चित गरिनेछ ।

नीति ५.४ औषधी, औषधीजन्य सामाग्री, उपकरणहरुको खरिद ,आपूर्ति र वितरण एवं प्रयोगलाई सुदृढ गरिने छ ।

नीति ५.५ नगरपालिकाभित्र स्वास्थ्य क्षेत्रको जनशक्तिलाई व्यवस्थित र प्रभावकारी रुपमा अधि बढाइनेछ ।

नीति ५.६ नगरपालिकाबासीलाई जीवनशैली परिवर्तन गर्न अभिप्रेरित गर्दै नसर्ने रोगको रोकथाम, नियन्त्रण र उपचारका लागी विभिन्न कार्यक्रम लागु गरिनेछ ।

नीति ५.७ गुणस्तरीय, सर्वसुलभ औषधि उपकरणमा सर्वसाधारणको सहज पहुँच बनाउने तथा स्वास्थ्य क्षेत्रमा आधुनिक प्रविधिको उपयोगलाई प्रोत्साहित गरिनेछ ।

नीति ५.८ सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा संचालनमा ल्याई नगरबासीहरुको आकस्मिक स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने ।

नीति ५.९ स्वास्थ्य सूचना प्रणाली र स्वास्थ्य अनुसन्धानलाई गुणस्तरीय बनाई अनुसन्धानबाट प्राप्त परिणामलाई नगरपालिकाको योजना, नीति, रणनीति विकास गर्न प्रभावकारी उपयोग गरिनेछ ।

नीति ५.१० नगरपालिका बासीको स्वास्थ्य बीमा सुनिश्चित गर्ने र लक्षित बर्ग जस्तै ज्येष्ठ नागरिक, भिन्न क्षमता भएका नागरिक, विपन्न, किशोर किशोरी, सिमान्तकृत, विभेदमा परेका, जनयुद्ध तथा जन आन्दोलनका घाईते, शहीद तथा वेपत्ता परिवार, एकल महिलाको स्वास्थ्य सेवा सर्वसुलभ र सहज पहुँच हुने व्यवस्था गरिने छ ।

नीति ५.११ सरकारी तथा निजी क्षेत्रबाट संचालित स्वास्थ्य सेवामा गुणस्तरीयता सुनिश्चित गर्न प्रभावकारी समन्वय, सहकार्य, अनुगमन तथा नियमन गर्ने व्यवस्था मिलाइनेछ ।

नीति ५.१२ स्वास्थ्य क्षेत्रमा नीतिगत ,संगठनात्मक तथा व्यवस्थापकीय संरचनामा सुधार ल्याई स्वास्थ्य सुशासन कायम गरिने छ ।

नीति ५.१३ खाद्य विविधीकरण र स्थानिय स्तरमा उपलब्ध खाद्य वस्तुहरुमा जोड दिदै पोषण व्यवहार परिवर्तन गर्ने तथा पत्रु खाना लाई निरुत्साहित गर्ने सम्बन्धी कार्यक्रमहरु नियमित रुपमा संचालन गरिनेछ ।

नीति ५.१४ जनसंख्या व्यवस्थापनलाई नगरपालिकाको विकासको मुल खम्बाको रूपमा संस्थागत गर्ने ।

नीति ५.१५ संकटाभिमुख अवस्था, प्रकोप, विपद् र महामारी नियन्त्रण जस्ता कार्यका लागि सरोकारवाला सँगको समन्वयमा स्वास्थ्य सेवा प्रभावकारी रूपमा परिचालन गरिने छ ।

नीति ५.१६ नगर भित्र उत्पादन हुने फोहोर एवम संक्रमण जन्य बस्तुहरूको उचित विसर्जन र व्यवस्थापन गर्दै व्यक्तिगत, सामाजिक एवम संस्थागत सरसफाई को अवस्थामा सुधार ल्याइने छ ।

नीति ५.१७ जनस्वास्थ्यको संरक्षण र प्रवर्द्धन गर्नका लागि प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक तथा प्रेषण सेवाको विकास तथा विस्तार गरिने छ ।

नीति ५.१८ आयूर्वेद तथा नगरपालिकामा प्रचलित बैकल्पीक चिकित्सा पद्धतीहरूको आधारभूत स्वास्थ्य सेवाको विकास तथा विस्तार गरी समन्वयताक रूपमा सेवा प्रवाहलाई व्यवस्थित गरिनेछ ।

६ प्रमुख रणनीतिहरू

नीति ५.१ नगरपालिकाबासीलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गरिनेछ ।

रणनीतिहरू :

१.१ नगरपालिका भित्रका प्रत्येक वडाहरूमा स्थापित स्वास्थ्य संस्थाहरूबाट न्युनतम मापदण्ड सहितको निःशुल्क आधारभूत स्वास्थ्य सेवाहरू प्रभावकारी रूपमा उपलब्ध गराईनेछ ।

१.२ भुगोल र जनघनत्वका आधारमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यकता अनुसार स्वास्थ्य संस्थाहरू स्थापना, विस्तार, स्तरोन्नती तथा एकिकृत गरिनेछ ।

१.३ भौगोलिक रूपले दुर्गममा रहेका नागरिकको स्वास्थ्य सेवामा पहुच बढाउन गाउँघर क्लिनिकलाई थप व्यवस्थित र विस्तार गरिने छ ।

१.४ वडागत घरधुरी, जनसंख्या र सेवाको सूचक स्थितिको यकिन तथ्याङ्क राखिनेछ ।

नीति ५.२ नगरपालिकाबासीहरूमा स्वास्थ्य सेवाको पहुँचलाई सहजीकरण गर्न न्युनतम पूर्वाधार सहितको प्रतिकारात्मक, प्रवर्द्धनात्मक, निदानात्मक, सामान्य उपचार एवम् चिकित्सकीय सेवाको विस्तार र स्तरोन्नति गरिने छ ।

रणनीतिहरू :

२.१ संघीय र कर्णाली प्रदेश सरकारसँग समन्वय गरी नगरपालिका क्षेत्रमा २५ शैयाको अस्पताल स्थापना गरिनेछ ।

२.२ नगरपालिकाभित्रका साविकका स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने सेवा र पूर्वाधारको स्तरोन्नती गर्दै लगिनेछ । सबै स्वास्थ्य संस्थामा न्युनतम सेवा मापदण्डको कार्यक्रमलाई व्यवस्थित गरिनेछ ।

२.३ हरेक वडा तथा स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेका नागरिकलाई लक्षित गरी प्रसूति केन्द्र, आधारभूत स्वास्थ्य सेवा केन्द्र, आवश्यकताअनुसार सामुदायीक स्वास्थ्य इकाई, गाउँघर क्लिनिक, खोप क्लिनिक तथा घुम्ती सेवा मार्फत टोलवस्ती हुँदै घरदैलो सम्म स्वास्थ्य सेवा प्रवाह गरिनेछ ।

२.४ नाक, कान, घाटी, दन्त, मानसिक र आँखा चिकित्सालाई विस्तार गरी उपचार गर्ने व्यवस्था मिलाईनेछ ।

२.५ विशेषज्ञ शिविरहरु मार्फत स्वास्थ्य संस्थाहरु र भौगोलिक रूपमा विकट स्थानहरुमा स्क्रिनिङ सेवाहरु (Uterine Prolapses, Obstetrics Fistula, RFT, VIA, Diabetes, HTN, PAP smear) सेटलाइट सेवा, गर्भवतीहरुको लागि ग्रामिण अल्ट्रासोनोग्राफी कार्यक्रमहरु लागु गरिनेछ ।

२.६ स्वास्थ्य संस्थाहरुमा स्वच्छ खानेपानी, सरसफाई, बिजुली (वैकल्पिक व्यवस्था सहित) र इन्टरनेट सेवाको व्यवस्था गरिनेछ ।

२.७ प्रत्येक स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार, उपकरण, कर्मचारी आवासको राष्ट्रिय मापदण्ड अनुसार क्रमागत रूपमा व्यवस्था गरिनेछ ।

२.८ प्रभावकारी स्वास्थ्य सेवा प्रवर्द्धनका लागि नमुना स्वास्थ्य संस्था, नमुना टोल र नमुना स्वास्थ्यकर्मी अभियान शुरुगरी क्रमागत रूपमा बिस्तार गरिनेछ ।

२.९ प्रसूती गृह संचालका लागि मानव श्रोत तथा भौतिक साधन सम्पन्न गराइनेछ र प्रसूती केन्द्रहरुमा आमाघर तथा स्तर अनुसार नवजात शिशु कर्नरको सुविधा उपलब्ध गराइनेछ ।

२.१०.नगरभित्र सामुदायीक एवम् विधालय नर्सिङ्ग कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा लागु गरिने छ ।

नीति ५.३ सुरक्षित मातृत्व, बाल स्वास्थ्य, किशोरावस्थाको स्वास्थ्य, प्रजनन् स्वास्थ्य तथा परिवार योजना सेवाको विकास र विस्तार गरी पहुँच सुनिश्चित गरीनेछ ।

३.१ नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापनलाई थप सुदृढ गर्दै यसको प्रभावकारी कार्यान्वयन गरिनेछ ।

३.२ आधारभूत तथा आकस्मिक प्रसूती सेवालालाई सुदृढ गर्दै गर्भवती, सुत्केरी तथा नवजात शिशुको जटिलतायुक्त स्वास्थ्य अवस्थाको व्यवस्थापनको लागि आकस्मिक प्रेषण प्रणालीलाई थप व्यवस्थित गरिने छ ।

३.४ नगरपालिका भित्रका सुत्केरी आमाहरुलाई प्रसूति पछिको तेश्रो भेटमा प्रदान गरिने स्वास्थ्य सेवा नर्सिङ्ग कर्मचारी मार्फत घरमै गई प्रदान गरिनेछ । समयमै गर्भवती तथा सुत्केरी आमाहरुलाई सुचना तथा जानकारी दिन संस्थागत मोबाईल सेट तथा आवश्यकता अनुसार रिचार्जको लागि व्यवस्थापन गरिने छ ।

३.५ विभिन्न वर्ग, जाती धर्म तथा क्षेत्रमा महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अवस्था विश्लेषण गरी आवश्यकता अनुसार परिवार योजना कार्यक्रम बनाई लागू गरीनेछ ।

३.६ सुरक्षित गर्भपतन सेवालालाई थप व्यवस्थित गर्दै गुणस्तरीय र प्रभावकारी बनाईने छ । लिंग पहिचानको आधारमा गरीने गर्भपतनलाई पूर्णरूपमा निरुत्साहित गरीनेछ ।

३.७ गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न स्वास्थ्य संस्थाहरुमा मापदण्ड अनुसारको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवाको सुनिश्चित गरीनेछ ।

३.८ नगरपालिकाका सबै स्वास्थ्य संस्थालाई किशोर किशोरी मैत्री बनाई सेवा प्रदान गर्न सक्षम बनाइने छ । साथै किशोर किशोरीहरुको सहभागितामा जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।

३.९ नमूना परिवार तथा नमूना जोडीलाई पुरुस्कृत गर्ने पद्धती अवलम्बन गरिनेछ ।

नीति ५.४ औषधी, औषधीजन्य सामग्री, उपकरणहरुको खरिद ,आपूर्ति र वितरण एवं प्रयोगलाई सुदृढ गरिने छ ।

रणनीतिहरु :

४.१ औषधि र चिकित्साजन्य सामग्रीहरूको व्यवस्थित आपूर्ति र भण्डारणको लागी नगरपालिकामा मेडिकल स्टोर को व्यवस्था गरिने छ ।

४.२ प्रत्येक वर्ष तथ्यमा आधारित औषधी खरिद योजना प्रक्रिया अवलम्बन गरिनेछ ।

४.३ प्रत्येक स्वास्थ्य संस्थामा औषधि भण्डारणको लागी व्यवस्थित भण्डारकक्षको सुनिश्चितता गरिनेछ ।

४.४ प्रत्येक स्वास्थ्य संस्थामा र पालिका स्तरमा औषधि तथा सामग्रीको आकस्मिक माग बिन्दु र स्वीकृत मौज्जात परिमाणलाई सन्तुलनमा राख्ने व्यवस्था अनिवार्य गरिनेछ ।

४.५ कुनै पनि सहयोगी वा दातृ निकायबाट स्वास्थ्य संस्थाको लागी हुने औषधि तथा सामग्रीको सहयोगलाई नगरपालिकाको एकद्वार प्रणालीमार्फत व्यवस्थित गरिनेछ ।

४.६ स्वास्थ्य संस्था स्तरमा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको रोहबरमा औषधी तथा सामग्रीको दाखिला गर्ने, म्याद गुज्रेका औषधी तथा सामग्रीलाई नस्ट गर्ने र आवश्यक औषधी माग गर्ने प्रक्रियालाई अनिवार्य रूपले लागु गरिनेछ ।

४.७ सबै स्वास्थ्य संस्थामा उपलब्ध औजार, उपकरण र औषधि तथा अन्य सामग्रीहरूको अध्यावधिक गरी प्रभावकारी सफ्टवेयर चैन व्यवस्थापनको लागी विद्युतीय आपूर्ति व्यवस्थापन प्रणाली (eLMIS) बाट गरिनेछ

४.८ स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी तथा सामग्रीको नियमित उपलब्धताको सुनिश्चित गर्न स्वास्थ्य संस्थामा आकस्मिक औषधी तथा उपकरण खरिदको लागी अनिवार्य रूपमा बजेट विनियोजन गरी लागु गरिनेछ ।

४.९ प्रतिकारात्मक संभार, खरिद उपरान्त संभार आदी सिद्धान्तलाई व्यावहारिक रूपमा लागु गरिनेछ । उपकरणहरूको मर्मत तथा सम्भारकालागि सम्बन्धीत निकायसँग समन्वय गरिनेछ ।

नीति ५.५ नगरपालिकाभित्र स्वास्थ्य क्षेत्रको जनशक्तिलाई व्यवस्थित र प्रभावकारी रूपमा अधि बढाइनेछ ।

रणनीतिहरू :

५.१ राष्ट्रिय मापदण्ड अनुसार हुने गरी स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्दै लगिनेछ ।

५.२ विशेषज्ञ तथा मध्यम स्तरका स्वास्थ्य जनशक्ति उत्पादनका लागी संघीय, प्रदेश सरकार एवं सम्बन्धित शिक्षालयसँग समन्वय र सहकार्य गरिनेछ ।

५.३ जवाफदेहीपूर्ण एवं प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न दक्ष जनशक्तिको आवश्यकता पहिचान, उत्पादन, परिचालन गर्न तथा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीको दिगो सेवा प्रवाह गर्ने चाहना बृद्धिका लागी उत्प्रेरणाजन्य क्रियाकलाप लागु गरिनेछ । संघ तथा प्रदेश सरकारद्वारा स्वास्थ्यकर्मीलाई तोकिएको प्रोत्साहन भत्ता तथा अन्य सुविधा सुनिश्चित गरिनेछ ।

५.४ नगरपालिकाभित्र कार्यरत स्वास्थ्यकर्मीको समुचित व्यवस्थापनको लागी वृत्ति विकास प्रणालीद्वारा व्यवस्थित गरिनेछ । सेवाग्राहीको भार तथा जनसंख्या विश्लेषणको आधारमा पालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरूलाई आवश्यकताको आधारमा सरुवा तथा काजमा राखेर स्वास्थ्य संस्थाहरूबाट समानुपातिक रूपमा सेवाको व्यवस्थापन गरिने छ ।

५.५ स्वास्थ्यकर्मीको सेवाको निरन्तरताको लागी सेवा करार, पुल दरबन्दि जस्ता उपायहरूको अवलम्बन र यसका लागी आवश्यक समन्वय गरिने छ ।

५.६ स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि निश्चित मापदण्ड बनाएर जेहेन्दार, विपन्न, दलित र पछाडि पारिएका परिवारका सदस्यहरुलाई अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरीनेछ ।

५.७ पालिका अन्तर्गत कार्यरत कर्मचारीहरुको निर्दिष्ट कार्यविवरण तयार गरिनेछ र कार्य विवरणको आधारमा कर्मचारीहरुको कार्य मुल्यांकन गर्ने, मुल्यांकनको आधारमा सम्मान गर्ने प्रणाली लागु गरिने छ ।

५.८ लैंगिक समानता र सामाजिक समावेशीकरणको सिद्धान्तमा आधारित मानव संशाधन योजना एबम कार्यविधि तयार गरिने छ र यसकै आधारमा कर्मचारीको नियुक्ति र पदस्थापना गरिने पद्धति लागु गरिने छ ।

नीति ५.६ नगरपालिकाबासीलाई जीवनशैली परिवर्तन गर्न अभिप्रेरित गर्दै नसर्ने रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि विभिन्न कार्यक्रम लागु गरिनेछ ।

रणनीतिहरु :

४.१. सुर्तिजन्य, मादक पदार्थ र अन्य स्वास्थ्यलाई हानी गर्ने वस्तुहरुको उत्पादन, विक्रि वितरण र उपभोगलाई निरुत्साहीत, नियन्त्रण तथा नियमन गर्न आवश्यक कानून बनाई लागु गरिनेछ ।

६.२ सुर्तिजन्य, मादक पदार्थ जस्ता हानीकारक वस्तुहरुको किनवेच र उपभोगलाई सार्वजनिक संस्था र स्थानमा निषेध गरिनेछ । सामाजिक विकृती र कुलतमा लागेका व्यक्तिहरुलाई सुधार गर्न जीवन उपयोगी तालिम तथा मनोपारामर्श सेवा लगायतका कार्यक्रमहरु लागु गरिने छ ।

६.३ नैराश्यता तथा मानसिक रोगलाई न्यूनीकरण गर्न प्राथमिक मानसिक स्वास्थ्य सेवालाले सबै तहका स्वास्थ्य संस्थाबाट प्रवाह गर्ने व्यवस्था मिलाइनेछ साथै निश्चित स्थान र समयमा विशेषज्ञ मानसिक स्वास्थ्य सेवा, योग शिविर र मनोसामाजिक परामर्श सेवा संचालन गरिनेछ ।

६.४ उच्च रक्तचाप, मधुमेह, मृगौला रोग, मुटुरोग, अर्बुदरोग, दम, मोटोपना जस्ता नसर्ने रोगहरुको निदान, उपचार र व्यवस्थापन गर्न विशेष एकिकृत अभियान संचालन गरिने छ । साथै नसर्ने रोग सम्बन्धि Essential Package of Non Communicable Diseases सबै स्वास्थ्य संस्थामा विस्तार गर्दै लगिनेछ ।

६.५ स्वस्थ जीवनशैली, शारीरिक व्यायाम, उचित खानपान, नियमित स्वास्थ्य परीक्षण जस्ता स्वास्थ्य प्रबर्द्धनका कृयाकलापहरु संचालन गरिनेछ ।

६.६ खोपबाट बचाउन सकिने रोगहरुको उन्मूलन, निवारण र नियन्त्रणका लागि निगरानी कार्य गरिनेछ र पुर्ण खोपयुक्त नगरपालिका कायम गरिनेछ ।

६.७ स्वस्थ जीवनयापनको लागि नगरस्तरिय योग शिविर तथा फिजिओथेरापी सेवा संचालन गरिनेछ ।

नीति ५.७ गुणस्तरीय, सर्वसुलभ औषधि उपकरणमा सर्वसाधारणको सहज पहुँच बनाउने तथा स्वास्थ्य क्षेत्रमा आधुनिक प्रविधिको उपयोगलाई प्रोत्साहित गरिनेछ ।

रणनीतिहरु :

७.१. सबै स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय औषधी वितरण हुने व्यवस्था मिलाइनेछ ।

७.२ औषधीको गुणस्तर र मूल्य नियन्त्रण गर्नका लागि मुल्य तोक्नुका साथै नियमित अनुगमन तथा नियमन गरिनेछ ।

७.३ कानून बमोजिम निजि औषधि पसल, निदान केन्द्र र अस्पताल निर्माण एवम् संचालन गर्न निजि सरकारी साभेदारी क्षेत्रलाई समेत प्रोत्साहन गरिने छ ।

७.४ निजि क्षेत्रलाई औषधि व्यवसायको अनुमति पत्र प्रदान गर्ने, निगरानी तथा अनुगमन गर्ने, औषधिहरूको न्यायोचित मूल्य निर्धारण गर्नका लागि नगरपालिका स्तरीय स्वास्थ्य सुशासन एवं गुणस्तर सुनिश्चितता तथा अनुगमन समितिमाफत गरिनेछ ।

नीति ५.८ सबै स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा संचालनमा ल्याई नगरबासीहरूको आकस्मिक स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने ।

रणनीतिहरू :

८.१ नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा कक्षको स्थापना गरिने छ ।

८.२ नगरपालिका अन्तर्गतका कुनै पनि नागरिक वा व्यक्तिको आकस्मिक स्वास्थ्य उपचारको लागि कार्यविधि तयार गरी कोष निर्माण एवम् संचालनमा ल्याईनेछ ।

८.३ मातृ नवशिशु र गर्भवती महिलाहरूको आकस्मिक अवस्थाको व्यवस्थापनको लागि प्रत्येक स्वास्थ्य संस्थामा “**मातृ तथा नवजात शिशु आकस्मिक कोष**” स्थापना तथा थप व्यवस्थित गर्दै लगिने छ ।

८.४ तोकिएका स्वास्थ्य संस्था तथा प्रसुति केन्द्रहरू बाट २४ घण्टा आकस्मिक सेवा प्रवाह हुनेछ ।

८.५ नगरपालिकाभित्र सरकारी, निजी, सामुदायिक रूपमा संचालन हुने एम्बुलेन्स एवम् सब बाहन सेवालाई निर्देशिका एवम् मापदण्ड तयार गरी व्यवस्थित तरिकाले संचालन गर्ने व्यवस्था मिलाईने छ । यसको उपलब्धता बढाउनुका साथै शुल्कमा नियमन गरिनेछ ।

नीति ५.९ स्वास्थ्य सूचना प्रणाली र स्वास्थ्य अनुसन्धानलाई गुणस्तरीय बनाई अनुसन्धानबाट प्राप्त परिणामलाई नगरपालिकाको योजना, नीति, रणनीति बिकास गर्न प्रभावकारी उपयोग गरिनेछ ।

रणनीतिहरू :

९.१ नगरपालिकाभित्र स्वास्थ्य सम्बन्धि सूचना व्यवस्थित गर्ने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी, सहयोगी निकाय र अनुसन्धानकर्तालाई प्रोत्साहित गर्न उत्कृष्ट अनुसन्धानकर्ता, स्वास्थ्य कर्मी एवम् संस्थालाई वार्षिक रूपमा सम्मान गरिनेछ ।

९.२ नगरपालिकामा स्वास्थ्य सूचना प्रणाली तथा अनुसन्धानबाट आएका निष्कर्ष तथा राष्ट्रिय एवम् प्रादेशीक प्रतिबद्धतालाई योजनामा समावेश गरी कार्यान्वयन गरिनेछ ।

९.३ नगरपालिकाको एकीकृत स्वास्थ्य सूचना प्रणालीमा सूचनाको शुद्धता, समय बद्धता र पूर्णतामा निगरानी गरी गुणस्तरीय बनाइनेछ ।

९.४ नगरपालिकाको स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थाहरूबाट नै On line Reporting (DHIS2 / eLMIS) लाई बिस्तार तथा नियमित गरिनेछ ।

९.५ तथ्यांक वा तथ्यमा आधारित रही यो स्वास्थ्य नीति आवश्यकता अनुसार परिमार्जन वा संसोधन समेत गर्दै लगिने छ ।

नीति ५.१० नगरपालिका बासीको स्वास्थ्य बीमा सुनिश्चित गर्ने र लक्षित बर्ग जस्तै ज्येष्ठ नागरिक, भिन्न क्षमता भएका नागरिक, विपन्न, किशोर किशोरी, सिमान्तकृत, बिभेदमा परेका, जनयुद्ध तथा जन आन्दोलनका घाईते, शहीद तथा वेपत्ता परिवार, एकल महिलाको स्वास्थ्य सेवा सर्वसुलभ र सहज पहुँच हुने व्यवस्था गरिने छ ।

रणनीतिहरु :

- १०.१ नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुबाट प्रवाह गरिने स्वास्थ्य सेवाहरु बालमैत्री, किशोरकिशोरी मैत्री, ज्येष्ठ नागरिकमैत्री, अपाङ्गमैत्रीका साथै सिमान्तकृत, बिभेदमा परेका, एकल महिलाको विशेष पहुँचमा हुनेछन् ।
- १०.२ छाउपडी, कम उमेरमा विवाह गर्ने र कम उमेर मै गर्भवती हुने कारणले महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुनाले सचेतना अभिवृद्धि गरिने छ ।
- १०.३ अपाङ्गहरुको लागी आवश्यकता अनुसारको सहयोगी उपचार व्यवस्था, सहयोगी सामाग्री व्यवस्था गरिने छ ।
- १०.४ लैंगिक हिंसामा परेका, वेवारिसे, ज्येष्ठ नागरिक, अलपत्र अवस्थाका बालबालिका, मानसिक समस्या भइ सडकमै रहेका असहाय व्यक्तिहरुलाई अल्पकालीन स्वास्थ्य व्यवस्थापन एवं हेरचाहको लागि सार्वजनिक निजी साभेदारी र सहकार्यमा पुर्नस्थापना केन्द्र स्थापना एवं संचालनमा जोड दिइनेछ ।
- १०.५ अपाङ्ग, अति गरीब, असहाय, वेपत्ता तथा शहीद का परिवार , जनयुद्ध र जनआन्दोलनका घाइतेलाई सहुलियत कोष को व्यवस्था गरी स्वास्थ्य वीमाको सुनिश्चित गरिने छ ।
- १०.६ राष्ट्रिय वीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न विशेष अभियान संचालन गरिने छ।
- १०.७ नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार निर्देशिका अनुरूप सबै नागरिकलाई निःशुल्क औषधि उपचार सुनिश्चित गरिने छ ।
- १०.८ नगरपालिक क्षेत्र भित्रका ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई आधारभूत तथा निःशुल्क स्वास्थ्य सेवा आवधिक रुपमा घरैमा गई प्रदान गर्ने व्यवस्था गरिनेछ । साथै ज्येष्ठ नागरिकहरुका लागि आँखाको उपचार निःशुल्क गरिनेछ ।

नीति ५.११ सरकारी तथा निजी क्षेत्रबाट संचालित स्वास्थ्य सेवामा गुणस्तरीयता सुनिश्चित गर्न प्रभावकारी समन्वय, सहकार्य, अनुगमन तथा नियमन गर्ने व्यवस्था मिलाइनेछ ।

रणनीतिहरु :

- ११.१ निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदायक संस्था (एलोपेथिक, आयुर्वेदिक, प्राकृतिक तथा अन्य वैकल्पिक सेवा) बाट दिईने, निदानात्मक, उपचारात्मक , प्रयोगशाला सेवा, थेरापी सेवाहरुको लागि मापदण्ड, निर्देशिका बनाई सोही अनुसार दर्ता गर्ने, संचालन अनुमति दिने तथा नियमन गर्ने व्यवस्था मिलाईने छ ।
- ११.२ एक जना जनस्वास्थ्य अधिकृत वा निरीक्षकको व्यवस्था गरी वातावरणीय सरसफाइ, सुर्ति जन्य तथा मदिरा नियन्त्रण, खाद्य स्वच्छता, औषधीको समुचित प्रयोग र समुचित उपचारको नियमन गर्ने व्यवस्था गरिने छ ।
- ११.३ नगरपालिकाभित्र सरकारी, गैर सरकारी तथा निजी क्षेत्र वीचको सहकार्य तथा साभेदारीलाई प्रवर्द्धन तथा नियमन गरिनेछ ।
- ११.४ नगरपालिकाभरिमा सम्पूर्ण स्वास्थ्य संस्थाहरुको नियमन, नियमित अनुगमन, मूल्यांकन गर्न पालिका स्तरीय अनुगमन, सुपरिवेक्षण तथा मुल्यांकन निदेशिका बनाइ सोही अनुसार लागु गरिनेछ ।

११.५ निजि तथा गैर सरकारी एवम वाट्य विकास साभेदार वाट संचालन हुने कार्यक्रमलाई नगरपालिकाको वार्षिक कार्यक्रममा समावेश गरिनेछ ।

११.६ प्राज्ञिक, पेशागत तथा व्यवसायिक संघ संस्थाहरुमा संचालन सम्बन्धी बनेका प्रादेशिक तथा राष्ट्रिय नियम र मापदण्ड अनुसार दर्ता, नवीकरण, संचालन, अनुगमन र नियमन गरिनेछ ।

११.७ सबै तहका स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड तयार गरी लागू गरिनेछ ।

११.८ नगरपालिकाभरिमा सम्पूर्ण स्वास्थ्य संस्थाहरुको नियमन, नियमित अनुगमन, मूल्यांकन गर्न एक पालिका स्तरीय निर्देशिका बनाइ सोही अनुसार लागू गरिनेछ ।

नीति ५.१२ स्वास्थ्य क्षेत्रमा नीतिगत ,संगठनात्मक तथा व्यवस्थापकीय संरचनामा सुधार ल्याई स्वास्थ्य सुशासन कायम गरिने छ ।

रणनीतिहरु :

१२.१ स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने स्वास्थ्य सेवालाई जनमुखी सेवाको रूपमा सुनिश्चित गर्न र आवश्यक अनुगमन र सहयोगी सुपेरिवेक्षणका लागि नगरपालिकास्तरीय स्वास्थ्य व्यवस्थापन तथा गुणस्तर सुनिश्चितता अनुगमन समिति गठन गरिने छ ।

१२.२ सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति संचालन कार्यविधि तयार गरी एक समावेशी स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको गठन/पुनर्गठन गरिने छ ।

१२.३ प्रत्येक स्वास्थ्य संस्था मा गुणस्तर सुधार उपसमिती गठन गरिने छ ।

१२.४ प्रत्येक चौमासिकमा पालिका स्तरिय बैठक र प्रत्येक महिनामा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति र स्वास्थ्य संस्था स्तरीय गुणस्तर सुधार समितीको बैठक लाइ नियमित गरी सेवा प्रवाह र उपयोगितामा भएका समस्या समाधान तथा व्यवस्थापन गर्न पहल गरिने छ ।

१२.५ गाउँघर क्लिनिक र खोप क्लिनिकहरुलाई थप व्यवस्थापन गर्न सम्बन्धित समुदायकै सहभागीतामा क्लिनिक व्यवस्थापन समितीहरु गठन वा पुनर्गठन गरिने छ ।

१२.६ नगरपालिका स्तर र स्वास्थ्य संस्था स्तरमा रहने समितीहरु मार्फत आएका उपयुक्त कार्ययोजनाहरुलाई पालिकाको वार्षिक कार्ययोजनामा संलग्न गरीने छ ।

१२.७.संघीय सरकार ,प्रदेश सरकार एवम दातृ निकाय वा व्यक्ति वाट प्राप्त सहयोग ,वार्षिक बजेट तथा कार्यक्रमहरुको तथ्यपरक वितरणमा पालिका स्तरिय स्वास्थ्य सुशासन एवं गुणस्तर सुनिश्चितता तथा अनुगमन समितिको सिफारिस लाइ अनिवार्य गरिने छ ।

१२.८ स्वास्थ्य आमासमुहको बैठकहरुलाई नियमित गराउने र स्वास्थ्य शिक्षा, सुचना तथा संचार गर्ने कार्यलाई सुधार एवम व्यवस्थित गर्दै लगिने छ र स्वास्थ्य सुशासन कायम गर्नको लागी सामाजिक लेखापरीक्षण , सार्वजनिक सुनुवाई, नागरिक बडापत्र र बिज्ञहरु सहितका जिम्मेवार समितिहरुको व्यवस्था गरिनेछ । स्वास्थ्य सम्बन्धी गुनासो सुनुवाईको लागी पनि आवश्यक संयन्त्रको प्रयोग गरिने छ ।

१२.९ नगरपालिका एवम् माताहतका सबै स्वास्थ्य संस्थाहरुमा बिद्युतिय हाजिर प्रणाली लागू गरिनेछ ।

नीति ५.१३ खाद्य विविधीकरण र स्थानीय स्तरमा उपलब्ध खाद्य वस्तुहरुमा जोड दिदै पोषण व्यवहार परिवर्तन गर्ने तथा पत्रु खाना लाई निरुत्साहित गर्ने सम्बन्धी कार्यक्रमहरु नियमित रुपमा संचालन गरिनेछ ।

रणनीतिहरु :

१३.१ खाद्य विविधीकरणमा जोड दिदै पोषण व्यवहार सुधार तथा पत्रु खाना लाई निरुत्साहित गर्ने सम्बन्धी सामाजिक ब्यवहार परिवर्तनका कार्यक्रमहरु लागु गरिने छ ।

१३.२ पोषण संवेदनशिल कृषि अभ्यास मार्फत अर्गानीक तथा पोषणयुक्त खाद्यवस्तु तथा स्थानीय जडिबुटी को उत्पादन प्रवर्धन गर्न, हरित गृह तथा प्रत्येक परिवारमा सुधारीएको करेशावारी निर्माण गर्न र खानामा विविधीकरण गरी सुरक्षित तरिकाले उपभोग गर्न प्रोत्साहित गरिनेछ ।

१३.३ पोषणयुक्त बाल पौष्टिक आहार, दिवा खाजा लगायतका अन्य खाद्य पदार्थ उत्पादनका लागि पोत्साहन गरिनेछ र सोको गुणस्तर सुनिश्चित गर्ने प्रावधान बनाईनेछ ।

१३.४ स्थानीय स्तरमै पौष्टिक खाद्यपदार्थको उत्पादन, प्रशोधन तथा बजारीकरणका लागी प्रोत्साहन र सहूलियत जन्य कार्यक्रमहरु संचालनमा ल्याईनेछ ।

१३.५ बहुक्षेत्रीय पोषण योजना कार्यक्रम, शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम लगायत पोषणसँग सम्बन्धीत कार्यक्रम विस्तार, परिष्कृत एवं प्रभावकारी बनाइनेछ । स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा पोषण पुर्नस्थापना केन्द्रहरु आवश्यकता अनुसार स्थापना र विस्तार गर्दै लगिनेछ ।

१३.६ स्थानीय बजारमा खाद्य पदार्थमा मिसावट र अखाद्य पदार्थको उपयोग नियन्त्रण गरिने छ । स्वस्थ मासु तथा दुध उत्पादन विक्री बितरणको लागि नियमन गरिने छ । कुनै पनि तयारी खानेकुराहरुमा अनिवार्य लेवलिडको व्यवस्था गरिने छ ।

१३.७ दुईवर्ष मूनिका बालबालिकाको नियमित वृद्धि अनुगमन गरिनेछ । किशोर किशोरी, गर्भवति र २ वर्षमूनीका बच्चा र आमाहरुको पोषणको स्थीतिमा सुधार ल्याईनेछ ।

१३.८ महिला तथा बालबालिकाको पोषण अवस्था सुधारको लागी घरमानै पोषिलो खाना तयारी गर्ने सिपको विकास र प्रयोग गर्ने पद्धतीको विकास गर्दै लगिने छ ।

१३.९ नगरका सबै वडाहरुलाई क्रमिकरुपमा पूर्ण पोषणयुक्त बनाउदै पूर्ण पोषणयुक्त नगर घोषणा गरिने छ ।

नीति ५.१४ जनसंख्या ब्यवस्थापनलाई नगरपालिकाको बिकासको मुल खम्बाको रुपमा संस्थागत गर्ने ।

रणनीतिहरु :

१४.१ नगरपालिकाभित्र जन्म, मृत्यु, विवाह, बसाइ सराई जस्ता ब्यक्तिगत घटना दर्ता कार्यलाई थप ब्यवस्थित गरिनेछ ।

१४.२ जनसंख्यासँग सम्बन्धित सूचनालाई योजना तर्जुमा गर्दा र कार्यक्रम बिकास गर्दा व्यापक रुपमा उपयोग गरिनेछ ।

१४.३ प्रसुति केन्द्रमा जन्मने सबै बालबालिलाई अनिवार्य रुपमा जन्म प्रमाण पत्र उपलब्ध गराईने छ ।

१४.४ समुदायस्तरमा भएका हरेक नवजात शिशु एवं मातृमृत्युको कारण पहिचान गर्न मृत्यु पश्चात गरिने भर्बल अटप्स विधिलाई पद्धतीबद्ध गरिनेछ ।

१४.५ एकिकृत बस्ती व्यवस्थापन र विकासका लागि अध्ययन एवं पैरबी गर्नुका साथै बस्ती विकास योजना तर्जुमा गरी संघीय सरकार र प्रदेश सरकारसँगको समन्वय र सहयोगमा बस्ती व्यवस्थापन तथा विकास कार्यक्रम कार्यान्वयन गर्न जोड दिइनेछ ।

१४.६ स्वस्थ, सुखी परिवार बनाउन वडा समिति तथा स्वास्थ्य संस्थाहरूसँग समन्वय र सहकार्यमा व्यवस्थित परिवार एवं परिवार योजना सम्बन्धि कार्यक्रम संचालन गरिनेछ ।

नीति ५.१५ संकटाभिमुख अबस्था, प्रकोप ,विपद् र महामारी नियन्त्रण जस्ता कार्यका लागि सरोकारवाला सँगको समन्वयमा स्वास्थ्य सेवा प्रभावकारी रुपमा परिचालन गरिने छ ।

रणनीतिहरु :

१५.१ तोकिए बमोजिमका आकस्मिक स्वास्थ्य सेवा सबै तहका स्वास्थ्य संस्थाहरुबाट नियमित प्रवाह हुने व्यवस्था मिलाइनेछ ।

१५.२ नगरपालिकास्तरीय आपतकालीन एबम् विपद् पूर्व तयारी स्वास्थ्य योजना बनाई लागु गरिनेछ ।

१५.३ नगरपालिका एबंम प्रत्येक स्वास्थ्य संस्थामा जगेडा औषधीको भण्डारण (Buffer stock) को व्यवस्था अनिवार्य गरिने छ ।

१५.४ संकटाभिमुख अबस्था, प्रकोप ,विपद् र महामारीका बेला आइपर्ने स्वास्थ्य समस्यालाई तत्काल व्यवस्थापन गर्न नगरपालिकास्तरीय विपद् व्यपस्थापन समिति को प्राविधिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गरिने छ ।
नगरपालिकास्तरीय विपद् पूर्व सूचना जानकारी प्रणाली (Early Warning Reporting System) प्रभावकारी बनाइने छ ।

१५.५ आकस्मिक स्वास्थ्य अवस्थामा परि संकटमा रहेका व्यक्तिहरु (गर्भवती, सुत्केरी , सुत्केरी व्यथामा भएका महिला, नवजात शिशु , घाईते , अपाङ्ग) को लागी तत्काल यातायात खर्चको व्यवस्थापनको लागि कोषको स्थापना गरी तत्काल प्रेषण गरिएको स्वास्थ्य निकायमा लैजाने व्यवस्था मिलाइने छ तथा आवश्यक परेमा हवाई माध्यमबाट उद्धार समेत गर्न प्रदेश सरकार सँग समन्वय गरिनेछ ।

नीति ५.१६ नगर भित्र उत्पादन हुने फोहोर एबम संक्रमण जन्य बस्तुहरुको उचित बिसर्जन र व्यवस्थापन गर्दै व्यक्तिगत, सामाजिक एबम संस्थागत सरसफाई को अबस्थामा सुधार ल्याइने छ ।

रणनीतिहरु :

१६.१ नगरपालिका भित्र सरसफाई सम्बन्धी प्रबर्द्धन कार्यक्रम संचालन गरी घरेलु तथा संस्थागत चर्पी निर्माण , मानव मलमुत्रको स्थलगत संचय गर्ने सेप्टिक ट्यांक र त्यस्तो संयन्त्रबाट निस्काशन हुने स्थलगत भूमिगत सोचन हुने संयन्त्र बनाउन अनिवार्य गरिने छ ।

१६.२ आर्थिक रुपमा बिपन्न वर्गहरुलाई निजी चर्पी , सेप्टिक ट्यांक वा त्यस्तै अन्य संयन्त्र बनाउनको लागि पालिका स्तरबाट सहूलियतको व्यवस्था गरिने छ ।

१६.३ नगरपालिकालाई खुल्ला दिशा पिसाब मुक्त पालिका कायम गर्दै लगिने छ र सार्वजनिक या खुल्ला स्थानमा दिशा पिसाब गर्न रोक लगाइने छ ।

१६.४ नगरपालिकाक्षेत्र भित्र मानिसहरुको आवागमनको चाप बिचार गरी आवश्यकता अनुसार सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालयहरुको निर्माण गर्दै लगिनेछ ।

१६.५ नगरपालिका भित्र फोहोर पानीको पुन प्रयोग सम्बन्धित घरपरिसर भित्रै भूमिगत सोचन वा अन्य प्रविधिबाट व्यवस्थापन गर्न अभिप्रेरित गरिने छ ।

१६.६ नगरपालिका भित्र उत्पादन हुने फोहोरमैला व्यवस्थापनमा फोहोरमैलाको संकलन र पुनर्प्रयोग को सिद्धान्तलाई उपयोग गर्दै निजि क्षेत्र को साभेदारीलाई अभिप्रेरित गरिने छ ।

१६.७ कुनै पनि व्यवसायिक क्षेत्रबाट उत्पादन हुने फोहोर पानी , रसायन एवम अन्य फोहोर मैला को व्यवस्थापन प्रचलित कानून बमोजिम सम्बन्धित निकाय ले अवलम्बन गर्न नियमन गरिने छ ।

१६.८ निजि जग्गा र सार्वजनिक स्थानमा भएका पानीका स्रोतहरुलाई संरक्षण र सम्बर्द्धन गर्दै सुरक्षित खानेपानी को पहुँच नगरका सबै घर धुरीहरुमा बिस्तार गर्दै लगिने छ ।

१६.९ नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा फोहोरमैला व्यवस्थापनको लागि फोहोर संकलन गर्ने बाल्टिन, संक्रमण दुषणनिवारण र निर्मलीकरण गर्ने सम्बन्धि आवश्यक औजार र सामग्री हरु, प्लासेन्टा पिट र फोहोर जलाउने खाडल को मापदण्ड अनुसार व्यवस्था गरिने छ ।

१६.१० नगरपालिका भित्रका सार्वजनिक स्थान वा जनसंख्याको बढी चाप भएको क्षेत्रमा फोहोर संकलन केन्द्र स्थापना गरि उचित व्यवस्थापन गरिने छ ।

१६.११ नगरपालिका भित्रका सबै स्वास्थ्य संस्था एवम सार्वजनिक स्थलहरुमा फोहोरमैला व्यवस्थापन तथा संक्रमण नियन्त्रण सम्बन्धि कार्यलाई राष्ट्रिय मापदण्ड अनुरूप कार्यान्वयनमा ल्याइने छ ।

१६.१२ संक्रामक रोगहरुको रोकथाम, नियन्त्रण र निवारण गर्न हाल संचालित क्षयरोग, कुष्ठरोग, एच. आई. भि. एड्स, किट्जन्त्यरोग सम्बन्धी कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धीत निकाय सँगको समन्वयमा अनुगमन गरी सोको प्रभावकारी रुपमा संचालन गरिने छ, र आवश्यकता अनुसार परिमार्जित गरिने छ ।

१६.१३ नगरपालिका भित्रका सरकारी, गैर सरकारी र साभेदार संस्थाहरुको समन्वयमा विभिन्न सरुवा रोग विरुद्धको अभियान र कार्यक्रमहरु संचालन गरिने छ ।

१६.१४. नगरपालिका क्षेत्रभित्र सरसफाई सम्बन्धि बानी व्यवहार परिवर्तन जस्तै: साबुन पानीले हात धुने, शुद्ध पानी पिउने, चर्पिको प्रयोग गर्ने जस्ता व्यवहार परिवर्तनका क्रियाकलापलाई व्यवस्थित गरिने छ ।

नीति ५.१७ जनस्वास्थ्यको संरक्षण र प्रवर्द्धन गर्नका लागि प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक तथा प्रेषण सेवाको विकास तथा बिस्तार गरिने छ ।

रणनीतिहरु :

१७.१. नगरपालिकाभित्र समुदाय, स्वास्थ्य संस्था तथा सबै बिद्यालयहरुमा स्वच्छ खानेपानीको व्यवस्था गरिने छ ।

१७.२ समुदायमा बितरण गरिएको खानेपानी तथा व्यवसायिक रुपमा उपलब्ध खानेपानीको निरन्तर गुणस्तर परीक्षण गरिने छ ।

१७.३ घर, समुदाय, बजार तथा स्वास्थ्य संस्थाको फोहोरको उचित बिसर्जन र व्यवस्थापन गरिने छ ।

१७.४ नगरको एकिकृत जीवन प्रवर्द्धन कार्यक्रमलाई नगरवासीको आय र आयु बृद्धी सँग जोडी स्वस्थ र सम्बृद्ध समाज निर्माणका लागि प्रभावकारी कार्यान्वयन गरिनेछ ।

१७.५ श्वासप्रश्वास रोगको कारक मानिएको घरभित्र हुने धुँवा नियन्त्रण गर्न सुधारिएको चुलो वा गोबर ग्यास प्रयोग गर्ने एबम व्यवस्थित भान्साको प्रयोग गर्न र प्रत्येक नगरवासीको घरमा व्यवस्थित करेशावारी निर्माणमा अभिप्रेरित गर्न नगरपालिकाले समेत अनुदान दिने गरी सबै वडाहरुमा नियमित कार्यक्रम संचालन कार्य नितिका आधारमा गरिनेछ ।

१७.५ नगरभित्र प्लाष्टिक जन्य तथा पोलिथिन ब्यागको प्रयोगलाई न्युनिकरण र नियन्त्रण गर्न कपडाको भोला उत्पादन र प्रयोगका लागी नगरवासीलाई प्रोत्साहित गर्दै प्लाष्टिक रहित नगर निर्माणको अभियानलाई अगाडी बढाउदै लगिनेछ ।

१७.६ मातृ मृत्यु, नवजात शिशु मृत्यु र बालमृत्यु घटाउन सुरक्षित मातृत्व, बाल स्वास्थ्य, खोप, परिवार नियोजन, किशोरावस्था लगायतका प्रतिकारात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक स्वास्थ्य सेवालाई जनताको सहज पहुँचमा पु-याईनेछ ।

१७.७. नगरपालिकाभित्र खानेपानी, हावा, ध्वनीको गुणस्तरको मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन गरिनेछ ।

१७.८. जलवायु परिवर्तन, मौसम परिवर्तन, काम र कार्यस्थलका कारणले स्वास्थ्यमा पर्ने हानीबाट वचाउन सरकारी तथा निजी सबै क्षेत्रहरुसंग समन्वय गरी स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।

नीति : ५.१८ आयुर्वेद तथा नगरपालिकामा प्रचलित बैकल्पीक चिकित्सा पद्धतीहरुको आधारभूत स्वास्थ्य सेवाको विकास तथा विस्तार गरी समन्वयत्माक रुपमा सेवा प्रवाहलाई ब्यबस्थित गरिनेछ ।

१८.१ आधारभूत आयुर्वेद एंव बैकल्पिक चिकित्सा सेवा निःशुल्क रुपमा प्रदान गर्न प्रदेश तथा संघ संगको समन्वयमा पालिका स्तरमा आवश्यक संस्थागत संरचनाको व्यवस्था गरिने छ ।

१८.२ राष्ट्रिय स्वास्थ्य कार्यक्रम संग एकिकृत गर्दै आयुर्वेद एंव बैकल्पिक चिकित्सा पद्धतीबाट सेवा प्रदान गरिनेछ ।

७. संस्थागत संरचना

यस स्वास्थ्य नीतिमा भएका प्रावधानहरु कार्यान्वयनका लागि देहाय बमोजिम व्यवस्था गरिने छ

७.१. नीति कार्यान्वयनका लागि नगरपालिकाको नेतृत्वमा स्वास्थ्य संस्थाहरु रहने छन । नगरपालिकास्तरमा पालिका स्तरीय अस्पताल स्थापना गरिनेछ ।

७.२ मानव संसाधन विकासका लागि प्रदेश सरकार, प्रदेश लोक सेवा, ट्रष्ट, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेज र अन्य स्वास्थ्य जनशक्ति उत्पादन गर्ने निकायहरु संग क्षमता अभिवृद्धिका लागि समन्वय गरिनेछ ।

७.३ स्वास्थ्य संस्थाहरुमा ल्याव सेवा, आँखा र दन्त उपचार सेवा र प्रत्येक वडामा एउटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना तथा व्यवस्थित रुपमा संचालनको लागि प्रदेश तथा संघीय सरकारसँग समन्वय एवं सहजीकरण गरिने छ ।

७.४ संघिय एबम प्रदेश सरकार संगको समन्वयमा स्वास्थ्य संस्थाहरुको पूर्वाधार स्तरबृद्धि योजना तयार गर्दै लागु गरिने छ ।

७.५ प्रदेश सरकार मानव विकास संसाधन विकास केन्द्र र साभेदार संस्थाहरुको समन्वयमा स्वास्थ्यकर्मीहरुमा जन स्वास्थ्य तथा उपचार सेवा प्रवाह सम्बन्धी ज्ञान र सिप अभिवृद्धिका लागि आवश्यकता अनुसार विभिन्न प्याकेजमा तालिम तथा पुर्नताजगि तालिमको संचालन गरिनेछ ।

७.६ सबै वडाहरु र नगर स्तरमा सर्वसुलभ औषधि वितरणका लागि फार्मेशीहरुको स्थापना गर्दै लगिने छ ।

८. आर्थिक पक्ष

यस नीतिको कार्यान्वयन मूलतः संघीय सरकार बाट प्राप्त हुने ससर्त अनुदान, निःसर्त अनुदान, विशेष क्षेत्र अनुदान र सहयोग, प्रदेश सरकार बाट प्राप्त अनुदान र सहयोग, दातृ निकाय बाट प्राप्त हुने अनुदान र सहयोग का साथै नगरपालिकाको आफ्नो स्थानिय श्रोत यो नीति कार्यान्वयन को लागि प्रमुख आर्थिक स्रोत हुने छ। यस नीतिमा रहेका उद्देश्यहरु हासिल गर्न नगरपालिकाका सबै शाखाहरुको कार्यक्रम तथा बजेटमा तालमेल मिलाई सबै नीतिमा स्वास्थ्यको अवधारणालाई अगाडी ल्याइनेछ। नेपाल सरकार र कर्णाली प्रदेश सरकारको नियमित वार्षिक कार्यक्रम मार्फत यस नीतिले अवलम्बन गरेका रणनीति तथा कार्यनीतिहरु सम्बोधन गराउन पहल गरिनेछ। हरेक वर्ष बागचौर नगरपालिकाको वार्षिक कुल बजेटको न्यूनतम १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा विनियोजन गरीनेछ र आगामी दिनमा यसलाई अझ बढाउँदै लगिने छ।

यसका साथै यो नीति कार्यान्वयन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साभेदारहरु, संयुक्त राष्ट्र संघीय निकायहरु, राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु र निजी क्षेत्रसँग समेत समन्वय, सहकार्य र साभेदारी गरी आवश्यक श्रोत व्यवस्थापन गर्न पहल गरिनेछ।

९. अनुगमन र मूल्यांकन

यस नीति कार्यान्वयनको अनुगमन गर्ने र अपेक्षित नतिजा र प्रतिफल प्राप्तिको मूल्यांकन गर्ने दायित्व सामाजिक विकास समिति, नगरपालिका स्तरीय स्वास्थ्य सुशासन एवं गुणस्तर सुनिश्चितता तथा अनुगमन समिति, स्वास्थ्य शाखा र नगरस्तरबाट गठन भएका संगठनात्मक संरचनाहरुको हुनेछ। यसको लागि सामाजिक विकास समिति, स्वास्थ्य तथा सरसफाई शाखा र नगरस्तरबाट गठन भएका संगठनात्मक संरचनाहरुको क्षमता विकास गरिनेछ। बडा समितिहरु एवम अन्य सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा सहभागितामुलक अनुगमन प्रक्रिया अवलम्बन गरिनेछ। प्रत्येक पाँच वर्षमा यस नीतिको समीक्षा गरी आवश्यकता अनुसार परिमार्जन र अद्यावधिक गर्दै लगिनेछ।

१०. जोखिम

नगरस्तरबाट प्रत्येक वर्षको लागि तय गरिने बजेट तथा कार्यक्रमको आय ब्ययको पूर्वानुमान नै सुदृढ र व्यवस्थित हुन सकेन भने नीति कार्यान्वयनमा असर पर्न सक्ने देखिन्छ। संघ, प्रदेश र अन्य दात्री निकायबाट प्राप्त बजेट तथा कार्यक्रमहरुलाई यस स्वास्थ्य नीति संग एकीकृत गर्न सकिएन भने पनि यो नीति कार्यान्वयनमा प्रतिकुल प्रभाव पर्न सक्छ। नगरपालिका भित्र स्थापना गरिने संगठनात्मक संरचनाहरु प्रभावकारी रूपमा परिचालन हुन नसकेमा पनि यो नीति कार्यान्वयनमा बाधा पर्न सक्छ। यसका लागि नगर स्तरबाट अवलम्बन गरिने वार्षिक बजेट तथा कार्यक्रमहरु र दातृ निकायका कार्यक्रमहरुलाई बागचौर नगरपालिकाको नीति संग एकीकृत गर्दै बजेट विनियोजन र कार्यान्वयनमा ध्यान दिन आवश्यक छ। त्यसै गरी संघीय सरकार र प्रादेशिक सरकारबाट समेत यो नीति कार्यान्वयनमा आवश्यक आर्थिक, भौतिक र प्राविधिक सहयोग र समन्वय गर्नुपर्ने देखिन्छ।

११. नीति कार्यान्वयनको कार्ययोजना

नीति कार्यान्वयनका लागि बागचौर नगरपालिकाले आवश्यक स्वास्थ्य ऐन, निर्देशिका, कार्यविधी आदि तर्जुमा गर्नेछ। स्वास्थ्य संग सम्बन्धित आवश्यक ऐन कानून, नियमावली तथा अन्तराष्ट्रिय स्तरमा नेपालले गरेका प्रतिवद्धताको अधीनमा रही यस नीति तथा रणनीतिहरु कार्यान्वयनको लागि आवश्यक योजना बनाउने छ। यही योजना अनुसार वार्षिक

योजना तथा कार्यक्रम र बजेट निर्माण कार्यान्वयन गरिनेछ । वार्षिक रुपमा कार्ययोजना कार्यान्वयनको समीक्षा गरी पुनरावलोकन गरिनेछ ।

१२. खारेजी

हाल सम्म यस बागचौर नगरपालिकामा स्वास्थ्य नीति तयार गरि लागू नभएकोले खारेजीको व्यवस्था गर्नु नपर्ने देखिन्छ ।

Technical support to develop this policy was provided by: SSBH, Salyan